

रोक्किनुहोस् र बिचार गर्नुहोस्

यो संघीय निर्वाचनमा सुचनाको स्रोतको जाच गर्नुहोस्।

संघीय निर्वाचनको समयमा ठुलो परिमाणमा सुचना प्रवाह गरिन्छ जुन मत प्रभावित पार्ने उद्देश्यले गरिएको हुन्छ।

तपाईंले जे देख्नु, सुन्नु वा पढ्नु हुन्छ ति कुराबारे राम्ररी सोचबिचार गर्न आवश्यक हुन्छ। दिइएको जानकारीको सम्बन्धमा तपाईंलाई अबिश्वास भएमा त्यहा प्रश्नहरू हुन्छन्, सोध्न सकिन्छ, सोध्नुहोस् जस्तै तपाईंलाई आफ्नो धारणा बनाउन र निर्णय गर्न सजिलो बनाउछ।



मतदाताको रूपमा तपाईंको भूमिका

समय दिएर उपलब्ध सुचनाहरूका बारेमा बिचार गर्नुहोस् कि:

विश्वस्नियता

के यि जानकारीहरू विश्वस्निय तथा पहिचान हुन सक्ने स्रोतबाट आएका हुन?

के तपाईंलाई यि सुचनाहरूको स्रोत थाह छ? के यि सुचनाहरू अधिकारिक मिडिया आउटलेट वा सामाजिक सञ्जालको प्रमाणित अकाउन्ट बाट आएका हुन?

निर्वाचन कानूनले संचारको सत्यताको नियमन गर्दैन।

बर्तमान/अहिलेको

यो जानकारीहरू कहिले प्रकाशित भएको थियो?

कुनै पोस्ट वा लेख आज सम्प्रेषण गरियो भन्दैमा त्यो अहिलेको हुँदैन। सधैं वास्तविक स्रोत र वास्तविक प्रकाशन मिति जाचबुझ गर्नुहोस्।

सुरक्षा

कतै यो ठगी पो हो कि?

सामाजिक सञ्जाल वा अन्य डिजिटल मध्यममा संचारित सुचनाको बिषयबस्तु वा स्रोतको बारेमा तपाईंलाई विश्वास भएन भने, त्यसमा आफु संलग्न हुनु पूर्व राम्ररी बिचार पुर्याउनु पर्छ।

सम्भव भएसम्म सुचनाको स्रोतको संपर्क विवरण जाचबुझ गर्नुहोस्।

ए इ सि को भूमिका

ए इ सि 2019 को संघीय निर्वाचन गराउने जिम्मेवारी पाएको एउटा स्वायत्त निकाय हो।

ए इ सि को भूमिकाहरू:

निर्वाचन प्रक्रियामा विश्वाशनिय सुचनाहरू उपलब्ध गराउने

ए इ सि ले आफ्नो बिज्ञापन अभियान, सम्पर्क केन्द्रहरू, वेबसाइट तथा सामाजिक मिडिया अकाउन्ट मार्फत निर्वाचनका लागि नाम दर्ता कसरी गर्ने, मतदान कसरी गर्ने र कसरी चुनावमा प्रतिस्पर्धिका रूपमा सहभागी हुने भन्ने बिषयमा सहज जानकारी उपलब्ध गराउछ।

यदी त्यहा निर्वाचन प्रकृया सम्बन्धी कुनै गलत सुचना सम्प्रेषण भएमा ए इ सि ले आफ्नो अभिलेख सच्याउने काम गर्छ – यि चुनावी प्रकृया भन्दा बाहिर ए इ सि ले चुनावको बेलामा संचारित सुचनाहरूको सत्यताको जाचबुझ गर्नमा कुनै भूमिका खल्दैन।

चुनावी संचारको बैधानिकताको जाचबुझ गर्नुहोस्

निश्चित निर्वाचन सम्बन्धी सुचनाहरूको स्रोत थाहा पाउन सुचनाको अधिकारिकता प्रमाणित गरिनु पर्छ। उजुरी प्राप्त भएको अवस्थामा ए इ सि ले निर्वाचन सम्बन्धमा संचार भएका सुचनाहरूले ठीक तरिकाले बैधानिकता प्राप्त गरेको छ कि छैन भनी छानबिन गर्छ।

संचारकर्मी, सरकारी निकायहरू र मिडियाको भूमिकाको बारेमा जात्र ए इ सी को वेबसाइटमा हेर्नुहोस्।